

प्रिय समुदाय,

हाम्रो समुदायको गोष्ठीहरूमा (फोरमहरूमा) भागलिनुभएर आफ्नो रायलाई साझागर्नकोलागि र तपाईंले हामीलाई आफ्नो दृष्टिकोणलाई प्रतिक्रिया मार्फत प्रदानगर्नुभएको कुराकोलागि धन्यबादछ। तपाईंको निवेशले (इनपुटले) यो प्रक्रिया शुरूदेखि नै निर्देशित गरेकोछ र खोजीमा यो महत्त्वपूर्ण चरणको बखत यो जारी रहनेछ। पाँच महिनाको खोज प्रक्रिया अन्तिम चरणको नजिकछ, अब के हुन्छ यहाँछ:

### **बुधवार जून २, ७:००-८:३० बजे साँझ भेटनुहोस् र अभिवादन गर्नुहोस्**

हामीसँग फ्रेडरिक डग्लास हाई स्कूलमा (२००० विन्चेस्टर रोडमा) सामेल हुनुहोस् जहाँ तपाईंले हाम्रो अधीक्षककोलागि (सुपरइन्टेन्डेन्टकोलागि) उम्मेदवारहरूकोसाथ अनौपचारिक, असंरचित समयको आनन्दलिने अवसर पाउने हुनेछ। सबै उम्मेदवारहरू स्थलमा, बिभिन्न कोठाहरूमा, र हाम्रो सम्पूर्ण समुदायको सदस्यहरूसँग प्रत्यक्षरूपले बोल्न उत्साहित हुनुहुनेछ। हामी हाम्रा विद्यार्थीहरूको र अत्याधुनिक सुविधाहरूको प्रचारगर्न उत्साहितछौं!

### **उम्मेदवारहरूको जीवनीहरूको जाँच गर्नुहोस्**

हामीले प्रत्येक उम्मेदवारको कार्य इतिहासको बारेमा केही थप विवरणहरू थपेकाछौं, जसले उम्मेदवारहरूको पृष्ठभूमि र अनुभवहरूको बारेमा हामीले प्राप्त गरेका केही प्रश्नहरूको उत्तरदिन मद्दत गर्दछ। वहाँहरूका सीभीहरू (जीवनीहरू) [fcps.net/search](https://fcps.net/search) मा हेर्नुहोस्।

### **लेक्सिंगटनबारे जान्न**

उम्मेदवारहरू लेक्सिंगटनमा भ्रमणगर्नु हुनेछ किनकि प्रत्येकले फेएट काउन्टीलाई घरहो भनेर बोलाउने विचारगर्दै हुनुहुन्छ। जब सम्भव हुन्छ, श्रीमान/श्रीमती वा साथीहरू अनुसूचीको यस अंशमा परिवारका आवश्यकताहरूलाई पूरा गरीनेछ भनेर निश्चितगर्न सामेल हुनुहुनेछ। केन्टकीको भ्रमणको क्रममा उम्मेदवारहरूले हाम्रो संस्कृति, पाक कला र अतिथि सत्कारको आनन्दलिन सक्नुहुनेछ, साथै प्रत्येक सदस्यले समितिको सदस्यसँग रातको खानाखानु हुनेछ। हामी विश्वासगर्छौं कि हाम्रो सुन्दर ग्रामीण ईलाका, सम्पन्न शहरको मध्यविंदु (downtown), र अद्वितीय इतिहासले उम्मेदवारहरू हामीलाई छनौटगर्नकोलागि उत्तिकै उत्साहित हुनुहुन्छ जति हामीहरू वहाँहरूलाई छनौटगर्नकोलागिछौं।

### **अन्तिम चरणको उम्मेदवारको (फाइनलिस्टको) घोषणा**

निर्णय-प्रक्रिया समितिका सदस्यहरूले तपाईंको उम्मेदवारहरूकोबारे प्रतिक्रियाको समीक्षासंग शुरुहुन्छ। त्यसपछि, हाम्रो समितिले प्रत्येक उम्मेदवारसँग बुधवार र बिहिबार ब्यक्तिगत-रूपले अन्तर्वार्ताहरू लिनुहुनेछ। समितिको अन्तर्वार्तापछि, हाम्रो समितिले छलफल र विचार गर्नेछकि को हाम्रो जिल्लाको वर्तमान आवश्यकताहरूसँग राम्रो मेलखान्छ। यी कुराकानीहरूको मुख्य कुञ्जी हामीले प्राप्त गरेका सामुदायिक निवेश (इनपुट), विस्तृत सन्दर्भ र हाम्रो खोजीका साझेदारहरू र जाँच (स्क्रीनिंग) समितिले गरेको पृष्ठभूमिका जाँचहरू, र उम्मेदवारहरूसँगको हाम्रो भेटबारे हुनेछ। जब हामी निर्णयगर्छौं, हामी प्रत्येक उम्मेदवारलाई सम्पर्कगर्नेछौं, अन्तिम चरणको उम्मेदवारलाई (फाइनलिस्टलाई) बधाई दिनेछौं, र त्यसपछि आधिकारिक रूपमा अन्तिम चरणको उम्मेदवारको (फाइनलिस्टको) घोषणा गर्नेछौं।

तपाईं सुपरिटेन्डेन्ट खोजमा अर्को के हो भनेर हेरेर थप जान्न सक्नुहुन्छ।

फेएट काउन्टी भाग्यशाली छकि यस्तो संलग्न समुदायले हाम्रो विद्यार्थीहरूलाई प्राथमिकता दिनकोलागिसँगे मिलेर काम गरिरहेकोछ। अर्को अधीक्षकको नियुक्ति हाम्रो उल्लेखनीय यात्राको अर्को चरणको शुरुवातमात्र हो। र म विश्वस्तछु कि हाम्रो समुदायले जिल्लाको नेतृत्वगर्न र एफसीपीएसमा (FCPSमा) हाम्रा विद्यार्थीहरूकोतर्फबाट हामीलेगर्ने कामलाई अगाडि बढाउन हाम्रो अर्को अधीक्षकको (सुपरिटेन्डेन्टको) समर्थनगर्न एकजुट हुनेछ।

कृतज्ञताकासाथ,

टाईलर मफर्ी

फेएट काउन्टी शिक्षा समितिको अध्यक्ष